




स्थानीय राजपत्र

भाग-१ खण्ड ३ संख्या १



बडिगाड गाउँपालिका

आर्थिक ऐन, २०७७



बडिगाड गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ३ संख्या १

भाग-१

बडिगाड गाउँपालिका बागलुङ

आर्थिक ऐन- २०७७

सभामा पास भएको मिति: २०७७/०३/१०

बडिगाड गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम बडिगाड गाउँ सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "आर्थिक ऐन, २०७७" रहेको छ।
(२) यो ऐन २०७७ साल श्रावण १ गतेदेखि बडिगाड गाउँपालिका क्षेत्रमा लागू हुनेछ।
२. **सम्पत्ति कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम सम्पत्ति कर कर लगाइने र असूल उपर गरिनेछ।
३. **भूमि कर (मालपोत):** बडिगाड गाउँपालिका क्षेत्रभित्र अनुसूचि (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ।

४. **घर वहाल कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि (३) बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ ।
५. **व्यवसाय कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. **जडिबुटी, कवाडी र जीवजन्तु कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
७. **सवारी साधन कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. **विज्ञापन कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. **मनोरञ्जन कर:** बडिगाड गाउँपालिका क्षेत्रभित्र हुने मनोरञ्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१०. **बहाल बिटौरी शुल्क:** बडिगाड गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. **पार्किङ शुल्क:** बडिगाड गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. **सेवा शुल्क, दस्तुर:** बडिगाड गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि (११) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१३. **पर्यटनशुल्क:** बडिगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूची (१२) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१४. **कर छुट:** यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।

१५. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाले तोके अनुसार हुने छ ।

अनुसूची १

सम्पत्ति कर

कार्यपालिकाले निर्णय गरे बमोजिम हुने । त्यसको जानकारी सुचना टाँस गरी दिने ।

अनुसूची २

भूमिकरः(मालपोत)

खर्बाँड ,ताल ,खहरे ,टारी ,रिखेटारी ,खुर्ताल ,ग्वालीचौर ,जोगीबगर ,छमदुङ्गा ,राकसे ,राडदिफाँट ,खाल ,मार्के ,सानोचौर ,तुलाचौर ,छिसफाँट ,चितचौर ,तुलाबेसी ,खौलार ,खार ,दांगचौर ,तुलाखेत दोबाट,सिमलचौर ,दिच्छे ,टोपगाडे ,भिमगाड ,धाईरीफाँटा ,गैराबारी ,मैदले ,डाँडागाउँ ,ठाम्काडाँडा ,दर्लिंग खोला र यस क्षेत्रको आसपासको खेत साथै मध्य पहाडी लोक मार्गको ,मजुवा ,बन्जारे ,एकबाघे । दायँबायाँमा पर्ने जग्गाको निम्न अनुसार मालपोत दर कायम गर्ने

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१.	न्यूनतम	५०/-	५०/-		
२.	५ रोपनी सम्म प्रति रोपनी	६०/-	६०/-		
३.	१० रोपनी सम्म प्रति रोपनी	७०/-	७०/-		
४.	१० रोपनी भन्दा माथि प्रति रोपनी	८०/-	८०/-		

माथि उल्लेखित क्षेत्र भित्र नपर्ने साथै राजमार्गको दाया बाया पर्ने खरबारी तथा भिङ् काल्ना यस गाउँपालिकाको सिमा भित्रको सम्पूर्ण जग्गामा निम्न अनुसार मालपोत दर कायम गर्ने ।

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१.	न्यूनतम	२०/-	२०/-		
२.	२० रोपनी सम्म प्रति रोपनी	१०/-	१०/-		

३.	४० रोपनी सम्म प्रति रोपनी	१५/-	१५/-		
४.	६० रोपनी सम्म प्रति रोपनी	२०/-	२०/-		
५.	६० रोपनी भन्दा माथि प्रति रोपनी	२५/-	२५/-		

प्रत्येक बर्ष मालपोत नबुझाउने व्यक्तिलाई प्रति बर्ष १०। का दरले मालपोत जरीवाना थप्दै लगिने छ%

अनुसुची ३

घरवहाल कर

आफ्नो क्षेत्रभित्रको घर, पसल, ग्यारेज, गोदाम, टहरा, शेड, (छप्पर), कारखाना, जग्गा, वा पोखरी पूरै वा आंशिक रूपमा बहालमा दिएकोमा सम्बन्धित धनीबाट बहाल रकमको दशप्रतिशत ।

अनुसुची ४

व्यवसाय कर

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर		पुस्त्याई	कै
			दर्ता शुल्क	वार्षिक कर		
१. ब्यापारिक बस्तु						
१.१	गहना पसल	३०००/-	३०००/-	2500		
१.२	साईकल	१५००/-	१५००/-	1000		
१.३	मोटरसाईकल	५०००/-	५०००/-	4500		
१.४	ट्याक्टर	५५००/-	५५००/-	5000		
१.५	चारपाङ्ग्रे हलुका सवारी	६०००/-	६०००/-	4500		
१.६	बस तथा ट्रक	१००००/-	१००००/-	9000		
१.७	हार्डवेयर	१००००/-	१००००/-	9000		
१.८	रँगरोगन तथा सिसा पसल	३०००/-	३०००/-	2500		
१.९	पेट्रोल पम्प	१५०००/-	१५०००/-	14000		
१.१०	कम्प्युटर, विजुलीका सामान, क्यामेरा, टिभी पसल	२५००/-	२५००/-	2000		

१.११	दैनिक उपभोग्य सामानको थोक विक्रेता	२०००/-	2000/-	1500		
१.१२	किराना पसल	१०००/-	१२००/-	1000		
१.१३	फलफुल तथा तरकारी पसल	५००/-	१२००/-	1000		
१.१४	सुती उन पसल	१०००/-	१०००/-	1000		
१.१५	फेन्सी पसल सानो र तुलो क्रमशः	१५०० र २५००/-	१५०० र २५००/-	1000 2000		
२ निर्माण व्यवसाय						
२.१	निर्माण व्यवसाय क बर्ग	१७०००/-	20000/-	१७०००/-		
२.२	निर्माण व्यवसाय ख बर्ग	१६०००/-	18000/-	15000/-		
२.३	निर्माण व्यवसाय ग बर्ग	१५०००/-	१५०००/-	13000/-		
२.४	निर्माण व्यवसाय घ बर्ग	१४०००/-	१४०००/-	12000/-		
३ उत्पादनमुलक उद्योग						
३.१	चाउमिन/चाउचाउ उद्योग	२०००/-	२०००/-	1500/-		
३.२	मैनबत्ती उद्योग	१०००/-	1200/-	१०००/-		
३.३	कापी उद्योग	१०००/-	1200/-	१०००/-		
४ उर्जामुलक उद्योग						
४.१	हाईड्रो पावर प्रालि	२५०००/-	30000/-	२५०००/-		
४.२	वायु/सौर्य उर्जा/ साना जलविद्युत केन्द्र	प्रति किलोवाट रु. २००/-	प्रति किलोवाट रु. २००/-	प्रति किलोवाट रु. २००/-		
४.३	कोईला उद्योगर अन्य उर्जामुलक उद्योगहरु	४५००/-	४५००/-	४५००/-		
५ कृषी तथा बनजन्य उद्योग						
५.१	कुटानी पिसानी सहितको तेल पेल्ले मिल	१५००/-	१५००/-	1200/-		

५.२	कुटानी पिसानी मिल	१०००/-	1200/-	800		
५.३	फर्निचर उद्योग	५०००/-	6000	५०००/-		
५.४	पशु दाना उद्योग	१०००/-	1200	१०००/-		
५.५	पोल्ट्री फर्म	३०००/-	३०००/-	2500		
५.६	बँगर पालन	३०००/-	३०००/-	2500		
५.७	भैसीपालन ब्यबसाय	१०००/-	१०००/-	500		
५.८	गाईपालन ब्यबसाय	१०००/-	१०००/-	500		
५.९	बाइब्रापालन व्यबसाय	१०००/-	१०००/-	500		
५.१०	स-मिल	५०००/-	५०००/-	4500		
५.११	जुस तथा अन्य जुस/ पेय पदार्थ	१०००/-	1500	१०००/-		
५.१२	मसला मिल	५००/-	५००/-	५००/-		
६. सबै प्रकारका खनिज उद्योगहरु		१५०००/-	१५०००/	1400		
७. पर्यटन उद्योग						
७.१	होटल उच्च	१००००/-	१००००/-	8000		
७.२	होटल मध्ययम	५०००/-	५०००/-	4500		
७.३	होटल सानो	२०००/-	2500	२०००/-		
७.४	साना चिया/खाजा/ खाना पसल	१०००/-	1200	१०००/-		
७.५	रेष्टुरेन्ट तथा बार	५०००/-	५०००/-	4500		
७.६	लज भै डिष्टीलरी सामान बेच्ने	६०००/-	६०००/-	5500		
८. सेवा उद्योग						
८.१	अफसेट प्रेस	५०००/-	५०००/-	4500		
८.२	लेटर प्रेस	१०००/-	1200	१०००/-		
८.३	चलचित्र भिडियो	२५००/-	२५००/-	2000		
८.४	सार्वजनिक परिवहन सेवा बडिगाड गाउँपालिकाभित्र प्रधान कार्यालय भएको	४०००/-	४०००/-	3500		
८.५	सार्वजनिक परिवहन	२०००/-	2500	२०००/-		

	सेवा बडिगाड गाउँपालिकाभित्र शाखा कार्यालय भएको					
८.६	फोटोग्राफी	२०००/-	२०००/-	1500		
८.७	प्रयोगशाला	२५००/-	२५००/-	2000		
९. निर्माण उद्योग						
९.१	सिमेन्ट ब्लक उद्योग	५०००/-	५०००/-	4500		
९.२	मेटल/ग्रिल उद्योग	३०००/-	2500	३०००/-		
९.३	ढुङगा उद्योग	४०००/-	४०००/-	3500		
९.४	ईट्टा उद्योग	५५००/-	५५००/-	5000		
९.५	पानी उद्योग	१०००/-	1500	१०००/-		
१०. सँचार सेवा						
१०.१	निजी मोवाईल सेवा केन्द्र	२०००/-	२०००/-	1500		
१०.२	निजी टेलिफोन तथा फ्याक्स, फोटोकपी सेवा	२०००/-	२०००/-	1500		
१०.३	मोवाईल मर्मत केन्द्र	१५००/-	2500	2000		
१०.४	कुरियर सेवा	२०००/-	2500	२०००/-		
१०.५	साईवर सेवा	२०००/-	2500	२०००/-		
१०.६	स्क्रीन प्रिन्ट तथा प्रकासन	२०००/-	2500	२०००/-		
११. वित्तिय सेवा						
११.१	आर्थिक कारोवार गर्ने वित्तिय कम्पनीको मुख्य कार्यालय	४०००/-	4500	४०००/-		
११.२	आर्थिक कारोवार गर्ने वित्तिय कम्पनीको शाखा कार्यालय	३०००/-	3500	३०००/-		
११.३	वीमा कम्पनी	३०००/-	3500	३०००/-		
११.४	विदेशी मुद्रा सटही	३०००/-	3500	३०००/-		

११.५	मनी ट्रान्सफर	३०००/-	3500	३०००/-		
११.६	धितोपत्र कारोवार	३०००/-	3500	३०००/-		
११.७	सहकारी बँक	३०००/-	3500	३०००/-		
११.८	निजी क्षेत्रका वाणिज्य बँकहरु	५०००/-	5500	५०००/-		
११.९	सहकारी दर्ता शुल्क	२०००/-	0	0		
११.९	सहकारी सेवा सुल्क	0	0	2000		
१२. स्वास्थ्य सेवा						
१२.१	गैह सरकारी अस्पताल	२५०००/-	२५०००/-	24000		
१२.२	सामुदायिक अस्पताल	५०००/-	५०००/-	4500		
१२.३	निजी अस्पताल	३५०००/-	25000	20000		
१२.४	नर्सिङ होम	२००००/-	15000	13000		
१२.५	ल्याव तथा क्लिनिक	१००००/-	१००००/-	8000		
१२.६	औषधी पसल	५०००/-	6000	५०००/-		
१२.७	जडीबुटी पसल	३०००/-	३०००/-	2500		
१२.८	पशु स्वास्थ्य औषधी पसल	२०००/-	२०००/-	1800		
१३. विशेषज्ञ/परामर्श तथा अन्य व्यवसायिक सेवा						
१३.१	चिकित्सक	१००००/-	१००००/-	१००००/-		
१३.२	दन्त चिकित्सक	८०००/-	८०००/-	८०००/-		
१३.३	पशु चिकित्सक	८०००/-	८०००/-	८०००/-		
१३.४	ईञ्जिनियर	१००००/-	१००००/-	१००००/-		
१३.५	कानुन व्यवसायी	१००००/-	१००००/-	१००००/-		
१३.६	लेखापरिक्षक क बर्ग	८०००/-	८०००/-	८०००/-		
१३.७	लेखापरिक्षक ख बर्ग	७०००/-	७०००/-	७०००/-		
१३.८	लेखापरिक्षक ग बर्ग	६०००/-	६०००/-	६०००/-		
१३.९	लेखापरिक्षक घ बर्ग	५०००/-	५०००/-	५०००/-		
१३.१०	विमा एजेन्ट	५०००/-	6000	५०००/-		
१३.११	सर्भेयर	५०००/-	५०००/-	4500/-		
१३.१२	अनुवादक	३०००/-	३०००/-	2500		
१३.१३	नोटर पब्लिक सेवा	५०००/-	५०००/-	५०००/-		

१३.१४	अनुसन्धानकर्ता	४०००/-	४०००/-	४०००/-		
१३.१५	सामान दुवानीकर्ता कम्पनी	९०००/-	९०००/-	९०००/-		
१३.१६	संस्थागत पेन्टर	५०००/-	५०००/-	५०००/-		
१३.१७	सामान दुवानी ब्यबसायी	०	3000	3000		
१४. शिक्षा सेवा						
१४.१	नीजि क्षेत्रका क्याम्पस	२५०००/-	२५०००/-	२५०००/-		
१४.२	नीजि क्षेत्रका मावि	२००००/-	25000	२००००/-		
१४.३	नीजि क्षेत्रका आवि	१५०००/-	18000	१५०००/-		
१४.४	नीजि क्षेत्रका प्रावि	१००००/-	12000	१००००/-		
१४.५	नीजि क्षेत्रका पुर्व प्रावि	५०००/-	6000	५०००/-		
१४.६	नीजि क्षेत्रका होस्टेलहरु	१००००/-	15000	12000		
१४.७	तालिम तथा अनुसन्धान केन्द्र	८०००/-	5000	4000		
१४.८	प्राविधिक शिक्षालय	१००००/-	15000	१००००/-		
१४.९	कम्प्युटर प्रशिक्षण केन्द्र	५०००/-	५०००/-	५०००/-		
१४.१०	ट्युशन तथा कोचिङ सेन्टर	१००००/-	15000	13000		
१४.११	भाषा प्रशिक्षण केन्द्र	१००००/-	१००००/-	१००००/-		
१५. मर्मत सँभार केन्द्र						
१५.१	बस/ट्रक/कार/जीप	५०००/-	५०००/-	4000		
१५.२	मोटरसाईकल	४०००/-	४०००/-	3500		
१५.३	साईकल तथा अन्य	१५००/-	2000	१५००/-		
१५.४	रेडियो/टिभी/घडी/अन्य विद्युतीय सामान	१०००/-	1500	१०००/-		
१६. अन्य सेवा						
१६.१	विज्ञापन एजेन्सी	१००००/-	१००००/-	१००००/-		
१६.२	बैदेशिक रोजगार सेवा	१००००/-	१००००/-	१००००/-		

१६.३	स्वदेशी रोजगार सेवा	५०००/-	५०००/-	५०००/-		
१६.४	ब्यूटी पार्लर	२०००/-	२०००/-	१८००		
१६.५	ड्राई क्लिनर्स	२०००/-	२०००/-	१८००		
१६.६	फोटो स्टुडियो	१५००/-	१५००/-	१२००		
१६.७	साईनबोर्ड पेन्टिङ सेवा	२०००/-	२०००/-	१८००		
१६.८	पशु वधशाला	२०००/-	२०००/-	१८००		
१६.९	हाउजिङ कम्पनी तथा घरजग्गा खरिदविक्री	२००००/-	२५०००	२२०००		
१७. माशु पसल						
१७.१	माशु मिश्रित कुखुरा र माछा बाहेक	२०००/-	२५००	२०००/-		
१७.२	माशु कुखुरा	१०००/-	१५००	१२००		
१७.३	माशु खसी बोका	२०००/-	२२००	२०००/-		
१७.४	माशु राँगा/बँगुर	१०००/-	१५००	१२००		
१७.५	माछा	१०००/-	१५००	१०००/-		
१८. माथिको बर्गीकरणमा नपरेका विविध						
१८.१	सिलाई केन्द्र/सिलाई प्रशिक्षण केन्द्र	२०००/-	२०००	१८००		
१८.२	कवाडी	३०००/-	३५००	३०००/-		
१८.३	टेलर्स	१५००/-	१५००/-	१२००		
१८.४	जुत्ता पसल	१५००/-	१५००/-	१२००		
१८.५	भाँडा पसल	२५००/-	३०००	२५००/-		
१८.६	चुरा पसल टङ्कीमा राखेको	५००/-	१०००	५००/-		
१८.७	काठ तथा स्टील फर्निचर पसल	५०००/-	५५००/-	५०००/-		
१८.८	चस्मा पसल	२०००/-	२०००/-	१५००		
१८.९	मेशिनरी पार्टपुर्जा पसल	५०००/-	५०००/-	४५००		
१८.१०	हजाम पसल	१०००/-	१५००/-	१३००		
१८.११	ड्राइभिङ ईन्स्ट्रुट	५०००/-	५०००	४५००		

१८.१२	पान पसल	५००/-	1000	५००/-		
१८.१२	डिजिटल कलर ल्याब	२५००/-	२५००/-	2000		
१८.१४	अडियो/भिडियो क्यासेट सेन्टर	१०००/-	1500	१०००/-		
१८.१५	दुग्ध सहकारी सँघ	२५००/-	२५००/-	2000		
१८.१६	दुग्ध डेरी	२०००/-	२०००/-	1800		
१८.१७	स्यानीटरी सामानको पसल	२०००/-	२०००/-	1800		
१८.१८	ग्याँसिलिण्डर विक्रेता	४०००/-	5000	4500		
१८.१९	कोल्ड ड्रिङ्क्स पसल	१५००/-	2000	१५००/-		
१८.२०	कस्टमेटिक पसल तुलो र सानो क्रमशः	१०००/- २२०००/-	2500/- र 1500/-	2000/- र 1200/-		
१८.२१	स्टेशनरी होलसेल	५०००/-	5000	4500		
१८.२२	स्टेशनरी पसल	२०००/-	2500	२०००/-		
१८.२३	पत्रपत्रिका पसल	१०००/-	1200	१०००/-		
१८.२४	मिष्ठान्न पसल	१०००/-	1200	१०००/-		
१८.२५	मःमः रेष्टुराँ	१५००/-	१५००/-	1200		
१८.२६	भोजनालय	२०००/-	२०००/-	1800		
१८.२७	अन्य साना पसलहरु	१५००/-	१५००/-	1000		
१८.२८	कन्सल्टेन्सी एवँ परामर्श सेवा	५०००/-	५०००/-	4500		
१८.२९	कृषी/फलफुल/वन नर्सरी व्यवसाय	१५००/-	१५००/-	1000		
१८.३०	कृषी बिउ विजन भण्डार	१०००/-	1200	१०००/-		
१८.३१	केवल लाईन प्रशारण	५०००/-	५०००/-	4500		
१८.३२	एफएम रेडियो प्रशारण	५०००/-	५०००/-	4500		
१८.३३	एफएम रेडियो सामुदायिक	३०००/-	३०००/-	2500		
१८.३४	ट्याङ्की पसल	५००/-	1000	५००/-		
१८.३५	मदिराजन्य पसल	५०००/-	6000	५०००/-		

१८.३६	केवुल, नेटवर्किङ	५०००/-	6000	५०००/-		
-------	------------------	--------	------	--------	--	--

अन्य व्यवसाय:

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर		पुस्ट्याई	कैफियत
			दर्ता सुल्क	वार्षिक कर		
१.	पार्क, पिकनिक स्पट	१५००/-	१५००/-	1000		
२.	क्यासिनो	१००००/-	१००००/-	१००००/-		
३.	टुर अपरेटर	१५००/-	१५००/-	1000		
४.	मसाज पार्लर	१५००/-	१५००/-	1000		

अस्थायी हाट बजार वा घुम्ती पसल

अस्थायी हाटबजारमा वा घुम्ती पसल राखी गरिने देहायको व्यवसायमा पटके रूपमा देहाय बमोजिम व्यवसाय कर:-

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर		पुस्ट्याई	कै.
			दर्ता शुल्क	वार्षिक कर		
१	सबै प्रकारका घुम्ती वा मोवाईल वा पोके पसल/व्यवसाय	वार्षिक रु.१००००/- वा मासिक २०००/- वा दैनिक रु. ९०/-	वार्षिक रु.१२०००/-	वार्षिक रु.१००००/- वा मासिक २०००/- वा दैनिक रु. ९०/-		
२	चौपाया प्रतिगोटा	रु. ५०/-	-	रु. ५०/-		
३	हाँस कुखुरा लगायत प्रति गोटा	रु. २/-	-	रु. २/-		
४	सागसब्जी/फलफुल पसल	रु. १०/-	-	रु. १०/-		
५	माथि उल्लेखित बाहेक अन्य	रु. ९/-	-	रु. ९/-		

माथिको वर्गीकरणमा समावेश नभएका सेवा, व्यवसायको कारोवार र स्तर हेरी गाउँ कार्यपालिकाले निर्धारण गरे बमोजिम वार्षिक रु. ५०० देखी रु. २००००/- सम्म कर

अनुसुची ५

जडिबुटी, कवाडी र जीवजन्तु कर

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१	जडिबुटी	वार्षिक रु. १०००००/-	वार्षिक रु. १०००००/-		
२	कवाडी	वार्षिक रु. २०००००/-	वार्षिक रु. २०००००/-		
३	जीवजन्तु कर	वार्षिक रु. १०००००/-	वार्षिक रु. १०००००/-		

अनुसुची ६

सवारी साधन कर

१. सवारी दर्ता तथा वार्षिक सवारी कर:

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१	बस, ट्रक, लहरी र अन्य गाडी	५०००/-	५०००/-		
२	भाडाका कार र जीप	३०००/-	३०००/-		
३	भाडाको टेम्पो	१०००/-	१०००/-		
४	भाडाको मिनिवस	२०००/-	२०००/-		
५	निजी कार, टेम्पो, मिनिवस	१०००/-	१०००/-		
६	स्कुटर, मोटरसाइकल तथा अन्य	८००/-	५००		
७	ठेलागाडा तथा रिक्सामा	५००/-	४००/-		

पुनश्च: कुनै एक बडिगाड गाउँपालिकाले सवारी दर्ता तथा वार्षिक सवारी कर लिएपछि अर्को बडिगाड गाउँपालिकाले त्यस्तो सवारी दर्ता तथा वार्षिक सवारी कर लिन नपाउने ब्यबस्था गर्ने ।

२. पटके सवारी कर:

बडिगाड गाउँपालिकाले आफैले बनाएको वा आफूलाई हस्तान्तरण भइआएको सडकमा देहायबमोजिम पटके सवारी कर लगाउन सक्नेछ ।

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१	निजी तथा भाडाका बस, ट्रक र ट्रयाक्टर	१००/-	१००/-		
२	मिनिवस/जीप/पिकअप	७०/-	७०/-		
३	निजी तथा भाडाका कार र टेम्पो	५०/-	५०/-		
४	अन्य सवारी	२५/-	२५/-		

३. दस्तुर: दर्ता तथा सञ्चालन ईजाजत:

बडिगाड गाउँपालिका क्षेत्रमा ठेला, रिक्सा, टाँगा, दर्ता गरी नम्बर दिए बापत बडिगाड गाउँपालिकाले २५०/- सवारी दर्ता कर लगाउने

अनुसूची ७

विज्ञापन कर

क्र.सं.	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कैफियत
१	बडिगाड गाउँपालिका क्षेत्र भित्र राखिने विभिन्न व्यापारिक विज्ञापन बोर्डहरुमा प्रति वर्ग फिट	१००	१००		
२	व्यवसायिक व्यानरहरुमा प्रति हप्ता	५००	५००		
३	व्यवसायिक प्रचारप्रसार रिक्सावाट माईकिडमा	५००	५००		

अनुसूची ८

मनोरञ्जन कर

१. सिनेमाहल, भिडियोहल, सांस्कृतिक प्रदर्शनहल, थियटर सडगीत, मनोरञ्जन प्रदर्शन स्थल, ऐतिहासिक स्थल, पुरातात्विक स्थल एवं धार्मिक महत्वका सम्पदाको प्रवेश शुल्क चार प्रतिशत

।तर, ऐतिहासिक स्थल, पुरातात्विक स्थल र धार्मिक महत्वका सम्पदामा प्रवेश गर्दा नेपाली नागरिकलाई यस प्रकरण बमोजिम शुल्क लिन पाइने छैन ।

२. जादु,सर्कस, चटक आदिमा प्रति घण्टा दुईसय रुपैया ।
३. व्यावसायिक भिडियोमा प्रति भिडियो प्रतिवर्ष तिन सय रुपैयाँ ।

अनुसूची ९

बहाल विटौरी शुल्क

१. आफ्नो क्षेत्रमा आफुले निर्माण, रेखदेख वा सञ्चालन गरेको हाट बजार र सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा अस्थायी पसल थाप्न दिए बापत प्रति वर्गफुट मासिक बहाल विटौरी दश रुपैयाँ ।

अनुसूची १०

पार्किङ शुल्क

१. बडिगाड गाउँपालिकाले आफुले व्यवस्था गरेको सवारी पार्कमा पार्किङ गरिएको बस, मिनीवस, ट्रक, ट्रयाक्टरमा पार्किङ गर्ने समयको आधारमा एक पटकमा पचास रुपैया ।
२. गाउँपालिकाले आफुले निर्माण गरी संचालन गरेको आधुनिक सुविधा सम्पन्न वस पार्कमा प्रतिघण्टा रु. चालिस रुपैया ।
३. गाउँपालिकाले आफुले तोकेको कार पार्किङ क्षेत्रमा पार्किङ गर्ने कारमा पार्किङ गर्ने समयको आधारमा एक पटकमा वीस रुपैया ।
४. माथी उल्लेखित सवारी साधन बाहेक अन्य सवारी साधनहरुका लागि गाउँपालिकाले व्यवस्था गरेको आधारमा दश रुपैया ।

अनुसूची ११

सेवा शुल्क, दस्तुर

मुल्याङकन सेवा शुल्क						
सम्पत्ती मुल्यांकन तथा आयश्रोत प्रमाणितमा पहिलो पटक मुल्यांकन गर्दा मुल्यांकन शुल्क लाग्ने र सोही आ.व.मा सोही ब्यक्तीवाट सोही विवरण बमोजिम उल्लेखित मुल्यांकन पुनः प्रमाणितको सिफारिस माग भई आएमा पहिलो पटक मुल्यांकन गर्दा शुरुमा लागेको सेवा शुल्कको २५% दोश्रो पटक ५०% तेश्रो पटक ७५% र सो भन्दा बढी पटक भएमा १००% सेवा शुल्क लाग्नेछ ।						
क्र. सं.	राजस्वको क्षेत्र		चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कै.
१	सम्पत्ती मुल्यांकन	रु १ करोड सम्म प्रमाणित गर्दा	रु. ३ प्रतिहजार	रु. २ प्रतिहजार		
२	आयश्रोत प्रमाणित	रु १ करोड सम्म प्रमाणित गर्दा	रु. ३ प्रतिहजार	रु. २ प्रतिहजार		

३	सम्पत्ती/ आयश्रोत प्रमाणित	रु १ करोड भन्दा माथिको लागी थप	रु. ४ प्रतिहजार	रु. ३ प्रतिहजार		
---	----------------------------------	--------------------------------------	--------------------	--------------------	--	--

सिफारिस दस्तुर

क्र.सं	राजस्वको क्षेत्र	चालु आ.व.को दर	प्रस्तावित दर	पुस्त्याई	कै.
१	वंशजको नागरिकता सिफारिस	१५०/-	१५०/-		
२	जन्मको आधारमा नागरिकता सिफारिस	१५०/-	१५०/-		
३	नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको नागरिकता सिफारिस	१०००/-	१०००/-		
४	नागरिकताको प्रतिलिपी सिफारिस	५००/-	250/-		
५	नागरिकताको सँसोधन सिफारिस	२५०/-	500/-		
६	नाता प्रमाणित- नेपाली र अंग्रेजीक्रमशः	१०००/- र ५००/-	500/- र 1000/-		
७	विद्युत सिफारिस	२००/-	२००/-		
८	श्री फेजको विद्युत सिफारिस	१०००/-	१०००/-		
९	नाम सँसोधन/नाम छुट/ दुई नाम सिफारिस	२५०/-	२५०/-		
१०	जन्ममिति प्रमाणित	५००/-	५००/-		
११	स्थायी वा अस्थायी बसोबास सम्बन्ध सिफारिस	२००/-	२००/-		
१२	नामथर/जन्ममिति सँसोधन सिफारिस	५००/-	५००/-		
१३	घरजग्गा नामसारी सिफारिस	५००/-	५००/-		
१४	सम्बन्धविच्छेद भएको सिफारिस	१०००/-	१०००/-		

१५	फुकुवा सिफारिस	५००/-	५००/-		
१६	पेन्सन कार्ड वा सो सम्बन्धि अन्य सिफारिस	५००/-	५००/-		
१७	हकवाला सँरक्षण सिफारिस	२००/-	२००/-		
१८	नक्कल प्रमाणित दस्तुर मालपोत रसिद समेत	१००/-	१००/-		
१९	व्यवसाय दर्ता प्रमाणपत्रको नक्कल प्रति	५००/-	५००/-		
२०	व्यवसाय दर्ता लगत कट्टाको सिफारिस	१०००/-	१०००/-		
२१	घरनक्सा नामसारी	५००/-	५००/-		
२२	घर निर्माण सम्पन्न सिफारिस RCC	२०००/-	२०००/-		
२३	घर निर्माण सम्पन्न सिफारिस (कच्ची)	५००/-	५००/-		
२४	नीजि क्षेत्रको रुख कटान सिफारिस	१५००/-	५००/-		
२५	मिलापत्र दस्तुर	१०००/-	१०००/-		
२६	नावालक सिफारिस	५००/-	५००/-		
२७	घटना दर्ता सिफारिस	२५०/-	२५०/-		
२८	विभिन्न दलित,जनजाती तथा थर सिफारिस	१५०/-	१५०/-		
२९	कर चुक्ता सिफारिस	२५०/-	२५०/-		
३०	पारिवारिक विवरण	५००/-	५००/-		
३१	खानेपानी सम्बन्धि सिफारिस	२५०/-	५००/-		
३२	उद्योग सिफारिस(साना)	१०००/-	१०००/-		
३३	उद्योग सिफारिस(मझौला)	१५००/-	१५००/-		
३४	उद्योग सिफारिस(तुलो)	२०००/-	२०००/-		
३५	नीजि विद्यालय संचालन तथा कक्षा थप अनुमतीको				

	सिफारिस:				
	आधारभूत	२०००/-	२०००/-		
	माध्यामिक-१० कक्षासम्म	४०००/-	४०००/-		
	माध्यामिक- १२ कक्षा सम्म	८०००/-	८०००/-		
	स्नातक तह	१६०००/-	१६०००/-		
३६	वैदेशिक प्रयोजनका लागि अँग्रेजीमा गरिने सबै प्रकारका सिफारिस नाता प्रमाणित समेत	१०००	१०००		
३७	चारकिल्ला प्रमाणित	१०००	१०००		
३८	सँस्था दर्ता सिफारिस	१०००	१०००		
३९	घर ढलान/निर्माण गर्दा बाटो प्रयोग सम्बन्धि सिफारिस	२०००	२०००		
४०	वडा मुचुल्का दस्तुर	५००	५००		
४१	माथि उल्लेखित बाहेक सबै प्रकारका सिफारिस	५००	५००		
४२	सामान्य सिफारिस	१००	१००		
४३	समुह दर्ता सिफारिस	१०००	१०००		
४४	समुह नविकरण सिफारिस	५००	५००		
४५	सँस्था नविकरण सिफारिस	१०००	१०००		
४६	व्यवसाय दर्ता शुल्क	१०००	१०००		
ब्यक्तिगत घटनादर्ता सम्बन्धी					
१	जन्म दर्ता	५०/-	५०/-		
२	मृत्यु दर्ता	५०/-	५०/-		
३	विवाह दर्ता	५०/-	५०/-		
४	वसाईसराई आउनेको दर्ता	५०/-	५०/-		
५	वसाईसराई जानेको दर्ता	५०/-	५०/-		
६	सम्बन्ध बिच्छेद	५०/-	५०/-		
७	सबै घटना दर्ताको प्रतिलिपि	५०/-	५०/-		

नक्सापाश र घर कायमको शुल्क

घर कोवर्ग	क		ख		ग		घ	
	वडा/प्रति बर्गफिट	रु.	रु.	रु.	रु.	रु.	रु.	रु.
	रु. १०-/-	५-/-	रु. ६-/-	३-/-	रु ३-/-	रु १५/-	रु २-/-	रु १-/-
१	तुन्डाँडा वडा केन्द्र	अन्य	तुन्डाँडा वडा केन्द्र	अन्य	तुन्डाँडा वडा केन्द्र	अन्य	तुन्डाँडा वडा केन्द्र	अन्य
२	खर्वाङबजार	अन्य	खर्वाङ बजार	अन्य	खर्वाङ बजार	अन्य	खर्वाङ बजार	अन्य
३		अन्य	ओखरबोट	अन्य		अन्य		अन्य
४	जलजला झुलेडाँडा क्षेत्र	अन्य	जलजला झुलेडाँडा क्षेत्र	अन्य	जलजला झुलेडाँडा क्षेत्र	अन्य	जलजला झुलेडाँडा क्षेत्र	अन्य
५	न्वार बजार, मसार, खौलार, खार, एक्लेफाँट मध्यपहाडी राजमार्ग देखी दुबै तर्फ २ किमि	अन्य	न्वार बजार, मसार, खौलार, खार, एक्लेफाँट मध्यपहाडी राजमार्ग देखी दुबै तर्फ २ किमि	अन्य	न्वार बजार, मसार, खौलार, खार, एक्लेफाँट मध्यपहाडी राजमार्ग देखी दुबै तर्फ २ किमि	अन्य	न्वार बजार, मसार, खौलार, खार, एक्लेफाँट मध्यपहाडी राजमार्ग देखी दुबै तर्फ २ किमि	अन्य
६	खाल, छिसफाँट र भिमगिठे बारीको बजार मध्यपहाडी	अन्य	खाल, छिसफाँट र भिमगिठे बारीको	अन्य	खाल, छिसफाँट र भिमगिठे बारीको	अन्य	खाल, छिसफाँट र भिमगिठे बारीको	अन्य

	राजमार्ग देखी दुवै तर्फ २ किमि		बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि		बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि		बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि	
७	भिमगिठे बजार, डाँडागाउ बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि	अन्य	भिमगिठे बजार, डाँडागाउ बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि	अन्य	भिमगिठे बजार, डाँडागाउ बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि	अन्य	भिमगिठे बजार, डाँडागाउ बजार मध्यपहाडी राजमार्ग देखी दुवै तर्फ २ किमि	अन्य
८	-	अन्य	-	अन्य	-	अन्य	-	अन्य
९	दर्लिङखोला, बल्घास र मालारानी क्षेत्र	अन्य	दर्लिङखोला, बल्घास र मालारानी क्षेत्र	अन्य	दर्लिङखोला, बल्घास र मालारानी क्षेत्र	अन्य	दर्लिङखोला, बल्घास र मालारानी क्षेत्र	अन्य
१०	-	अन्य		अन्य		अन्य		अन्य

नकसापाश शुल्क लिने सनदर्भमा घरको वर्गिकरण भवन ऐन, २०५५ अनुसार हुनेछ ।
घर कायमवा अभिलेखिकरणको लागी बडिगाड गाउँपालिकाको निर्णयअनुसार निश्चित समय दिएरआव्हान गर्ने रसो समयभित्र कायम हुनेघरहरुको लागी उपरोक्त बमोजिमको दरमा निर्णय अनुसार तोकिएको दरमा छुट दिन सक्नेछ ।
बजारहरुको क्षेत्र बडिगाड गाउँपालिकाले आवश्यकतानुसार पुनर्विचार गर्नसक्नेछ ।

अनुसूची १२

पर्यटन शुल्क

१. बडिगाड गाउँपालिका क्षेत्रमा प्रवेश गरेवापत प्रतिदिन प्रतिव्यक्ति रु. १०/- (विदेशीको हकमा मात्र)